

सिटी अफ पिट्सबर्ग थप सामाजिक दुरी बन्देजहरूको घोषणा गर्दछ

पिट्सबर्ग, PA (March 30, 2020) COVID-19 महामारी विरुद्ध लड्नका लागि आवश्यक पर्ने सामाजिक दुरीलाई लागू गर्न सिटी अफ पिट्सबर्गले आफ्नो बास्केटबल कोर्ट र ओभरलुक्सहरूलाई बन्द गर्दैछ ।

भाइरसको सङ्क्रमणलाई रोक्नका लागि अरूबाट कम्तीमा छ फिटको दुरी कायम राख्ने निर्देशनलाई धेरै पिट्सबर्ग निवासीहरूले पालन गरिरहेका भए तापनि केहीले पालन गरेका छैनन्, खासगरी सिटी पार्कहरूमा ।

पार्कहरू खुल्ला छन् र शारीरिक क्रियाकलापलाई प्रबर्धन गर्नका लागि यिनीहरूको प्रयोग गर्न यहाँका निवासीहरूलाई प्रोत्साहित गरिन्छ । तर आजबाट पब्लिक वर्क्स (Public Works) क्लुहरूले कोर्टहरूबाट बास्केटबल रिमहरू हटाउँदै छन् र माउन्ट वासिङटन (Mount Washington) ओभरलुक्सहरूलाई बन्द गर्दैछन् । यी क्षेत्रहरू प्रायः सप्ताहान्तमा सामाजिक दुरीका नियमहरूको पालन नगर्ने निवासीहरूबाट भरिएका हुन्थे ।

सिटी पार्कहरूमा समूहमा खेलिने खेलहरू खेल्न अनुमति छैन । बास्केटबल कोर्टहरूलाई बन्द गर्नुका साथै सामाजिक दुरीका नियमहरूको पालन भइरहेको छ भनेर सुनिश्चित गर्न पब्लिक सेफ्टी (सार्वजनिक सुरक्षा) का अधिकारीहरूले सकर फिल्डहरू र अन्य खेल क्षेत्रहरूको अनुगमन गरिरहने छन् । रिभरभ्यु पार्क (Riverview Park) मा एउटा सकर फिल्ड पहिले नै बन्द गरिएको छ ।

प्ले ग्राउण्ड पहिले नै बन्द गरिएका छन् तर केहीलाई बालबालिकाहरूका लागि भनेर प्रयोग गर्न दिइराखिएको छः COVID-19 भाइरस सतहमा दिनौं बाच्ने भएकोले पार्कका उपकरण तथा प्ले ग्राउण्डहरू सुरक्षित नहुन सक्छन् भनेर निवासीहरूलाई स्मरण गराउन चाहन्छौं ।

निवासीहरूले पार्कको बाटोहरूको प्रयोग गर्दा पनि सामाजिक दुरी कायम राख्नुपर्छ, यी बाटोहरू हालैको दिनहरूमा ज्यादै भिडभाडयुक्त भइरहेका छन् ।

जिम्मेवारपूर्ण व्यवहारहरूलाई प्रोत्साहित गर्न पब्लिक सेफ्टी अधिकारीहरूले प्रयासहरू बढाइरहेका छन् । उपयुक्त सामाजिक दुरी कायम राख्नको लागि स्मरण गराउन पार्क रेन्जर तथा पुलिसहरूले पार्कमा नजिकबाट पेट्रोलिङ गरिरहेका छन् र पार्क तथा प्ले ग्राउण्डका प्रयोगकर्ताहरूलाई बन्दको बारेमा जानकारी दिनको लागि पब्लिक वर्क्सले थप सङ्केतहरू लगाउँदै छ ।

निवासीहरूलाई पब्लिक सेफ्टी वा अन्य सिटी अधिकारीहरूसँग खानेकुरा नबाँड्न थप स्मरण गराउन चाहन्छौं । यस्ता कार्यहरू यी कठिन समयहरूमा कर्मीहरूले गर्ने कार्यहरू प्रति समर्थन दर्शाउन असल मनसायले गरिने भए तापनि यसले गर्दा सिटीका कर्मीहरूलाई रोग सार्ने जोखिम पनि बढी हुन्छ र त्यसैले निवासीहरूलाई त्यसको सट्टा फुड प्यान्ट्रीहरूमा दान गर्न प्रोत्साहित गरिन्छ ।

घरमै बस्नु, बाहिर हुँदा सामाजिक दुरी कायम गर्नु र हातहरू धुनु विश्वव्यापी COVID-19 महामारी विरुद्धको लडाइका मुख्य भागहरू हुन् । पिट्सबर्ग निवासीहरूले आफ्नो भूमिका निर्वाह गरेर रोगलाई फैलनबाट रोक्नमा मद्दत गर्न र हामी सबैको लागि अग्रपंक्तिमा रहेर लडिरहेका अस्पताल कर्मी तथा पब्लिक सेफ्टी अधिकारीहरू माथि बढ्दै गइरहेको भारलाई कम गर्न सक्छौं ।

सम्पर्कहरू:

Timothy McNulty, Communications Director (सञ्चार निर्देशक), timothy.mcnulty@pittsburghpa.gov

Chris Togneri, Public Information Officer (सार्वजनिक सूचना अधिकारी), pio@pittsburghpa.gov